

ठेकेदार सम्पूर्ण जोखिम (Contractor's all risk- CAR) लघुबीमालेख

(नेपाल बीमा प्राधिकरणबाट लघु बीमकका लागि जारी बीमालेख)

बीमितले पेश गरेको प्रस्ताव फाराम, उद्घोषण तथा भुक्तानी गरिएको पुरा बीमाशुल्कको आधारमा बीमा ऐन, २०७९ को अधीनमा रही बीमक श्री.....ले यस बीमालेखमा उल्लेखित शर्त, सीमा तथा अपवादहरूको अधीनमा रहने गरी यो बीमालेख जारी गरेको छ।

१. **प्रारम्भ:** बीमितले बीमाशुल्क भुक्तानी गरेको मिति देखि जोखिम रक्षावरण प्रारम्भ हुनेछ।

२. **परिभाषा:**

- (१) "तेश्रो पक्ष" भन्नाले बीमा गरिएको ठेकेदारसंग सम्बन्धित तथा परियोजनामा प्रत्यक्ष कार्य गर्ने व्यक्ति बाहेकका अन्य बाहिरी व्यक्ति वा सम्पत्ति सम्झनु पर्छ।
- (२) "दुर्घटना" भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्याशित घटना सम्झनु पर्दछ।
- (३) "काबु बाहिरको परिस्थिति" भन्नाले सम्बन्धित पक्षको नियन्त्रणभन्दा बाहिर रही सो पक्षले यथोचित सावधानी तथा प्रयास गर्दा पनि रोक्न, नियन्त्रण गर्न वा टार्न नसकिने कुनै अप्रत्याशित अवस्था सम्झनु पर्दछ।

३. **बीमादर:** यस बीमाको बीमादर देहायबमोजिम हुनेछ।

सम्पत्तीको विवरण	बीमादर	अतिरिक्त म्याद थप वापतको बीमादर प्रति महिना
भवन (सामुदायिक भवन, स्वास्थ्य चौकी, सभा हल),	बीमांकको ०.२५ प्रतिशत हुनेछ।	बीमांकको ०.०१ प्रतिशत हुनेछ।
गोदामहरू, कोल्ड स्टोरेज	बीमांकको ०.२२५ प्रतिशत हुनेछ।	बीमांकको ०.०१ प्रतिशत हुनेछ।
चिमनीहरू,	बीमांकको ०.३५ प्रतिशत हुनेछ।	बीमांकको ०.०१ प्रतिशत हुनेछ।
सडक: (क) तराईमा: (ख) पहाडी क्षेत्रमा: (ग) हिमाली क्षेत्रमा:	बीमांकको ०.२० प्रतिशत हुनेछ। बीमांकको ०.२५ प्रतिशत हुनेछ। बीमांकको ०.३० प्रतिशत हुनेछ।	बीमांकको ०.०१५ प्रतिशत हुनेछ। बीमांकको ०.०१५ प्रतिशत हुनेछ। बीमांकको ०.०२० प्रतिशत हुनेछ।
जमिन माथिको सडक पुलहरू (क)स्टीलको (ख)RCC (Reinforced Cement Concrete) वा PSC (Prestressed Concrete)	बीमांकको ०.३० प्रतिशत हुनेछ। बीमांकको ०.३५ प्रतिशत हुनेछ।	बीमांकको ०.०१५ प्रतिशत हुनेछ। बीमांकको ०.०१५ प्रतिशत हुनेछ।
नहर तथा कल्भर्ट (Canals and Culverts)	बीमांकको ०.२७५ प्रतिशत हुनेछ।	बीमांकको ०.०१ प्रतिशत हुनेछ।
आवासीय बस्तीका लागि प्रयोग हुने सिंचाइ तथा खानेपानी आपूर्ति सम्बन्धी पम्प, भल्भ, पाइपिङ तथा पानी आपूर्ति लाइनहरू लगायतका संरचना, तर, पानी भण्डारण ट्याङ्कीहरू समावेश हुने छैनन् (Irrigation/Water Supply Installations for housing colonies including pumps, valves and piping and water supply lines but excluding water storage tanks)	बीमांकको ०.२० प्रतिशत हुनेछ।	बीमांकको ०.०१२ प्रतिशत हुनेछ।
रु. ५० लाख बीमाङ्कसम्मको अन्य निर्माण कार्यहरू	बीमांकको ०.५० प्रतिशत हुनेछ।	बीमांकको ०.०१ प्रतिशत हुनेछ।

त्रुटी सच्याउने अवधि	बीमांकको ०.०५ प्रतिशत हुनेछ
बीमा अवधि	बीमादर
३ महिनासम्म	वार्षिक बीमाशुल्कको ३५% रकम
६ महिनासम्म	वार्षिक बीमाशुल्कको ६०% रकम
९ महिनासम्म	वार्षिक बीमाशुल्कको ८५% रकम
९ महिना भन्दा माथि १ वर्षसम्म	शत प्रतिशत

४. **क्षतिपूर्ति पाउने अवस्था:** बीमकले बीमाङ्कको सिमा तथा बीमालेखको शर्तहरूको अधिनमा रही देहाय बमोजिम क्षतिपूर्ति प्रदान गर्नेछः

क. **भौतिक क्षतिको क्षतिपूर्ति:** परियोजना अवधिमा निर्माण स्थलमा हुने भवन, संरचनाहरू, सम्पत्ति हराउने, क्षति पुग्ने या नष्ट हुने सम्पूर्ण जोखिम विरुद्ध सुरक्षा प्रदान गर्दछ र बीमकले बीमाङ्क रकमसम्म क्षतिपूर्ति प्रदान गर्नेछ ।

ख. **तेस्रो पक्ष दायित्वको क्षतिपूर्ति:** १) बीमा अवधि भित्र हुन सक्ने तेस्रो पक्षको सम्पत्तिमा भएको क्षति, मानवीय मृत्यु र तेस्रो पक्षमा चोटपटक लागि घाइते भएमा बीमकले बीमाङ्कको २० प्रतिशत रकम क्षतिपूर्ति दिनेछ ।

२) उपदफा (१) मा राखिएको २० प्रतिशत रकमलाई १०० प्रतिशत मानि देहाय बमोजिम हुने गरी क्षतिपूर्ति दिइनेछ :

- तेस्रो पक्षको सम्पत्तिमा भएको क्षतिमा अधिकतम २० प्रतिशत क्षतिपूर्ति दिइनेछ ।
- तेस्रो पक्षको मानवीय मृत्यु भएमा ७० प्रतिशत क्षतिपूर्ति दिइनेछ ।
- तेस्रो पक्षमा चोटपटक लागि घाइते भएमा वास्तविक उपचार खर्चको १० प्रतिशतसम्म क्षतिपूर्ति दिइनेछ ।

ग. **भग्नावशेष हटाउँदा लाग्ने खर्चको क्षतिपूर्ति:** १) निर्माण कार्यको क्रममा हुन सक्ने दुर्घटनाबाट सिर्जित भग्नावशेष हटाउने कार्यका लागि बीमाङ्क रकमको २.५ प्रतिशत वा रु. २५ हजारमध्ये जुन कम हुन्छ सो रकम क्षतिपूर्ति दिइनेछ ।

५. **बीमालेखको सामान्य अपवादहरू:** देहायको कारणले भएको हानी, नोक्सानी वा दायित्वको बीमकले क्षतिपूर्ति प्रदान गर्ने छैनः

- (१) प्रयोग नगरी राखिएको अवस्थाको कारणले भएको क्षति, पुरानो हुँदै जाँदा स्वतः उत्पन्न हुने क्षति,
- (२) बीमितले बीमालेखमा उल्लेखित शर्तहरू पालना नगरेको कारणबाट उत्पन्न भएको क्षति,
- (३) निर्माण कार्यमा प्रयोग हुने सवारी साधन/मेशिन/उपकरणको क्षति,
- (४) तेस्रो पक्षमा भएको क्षतिमा ठेकेदार, परियोजना मालिक वा परियोजनासँग सम्बन्धित सम्पत्ति पर्ने छैन,
- (५) रासायनिक, जैविक तथा आणविक हतियार, युद्ध आदिको कारणले भएको क्षति साथै सार्वजनिक निकायले नष्ट वा जफत गर्दा भएको क्षति,
- (६) बीमित, बीमितको तर्फबाट कार्य गर्ने व्यक्तिहरूको संलग्नता रहेको वा जानाजान कारणले भएको क्षति,
- (७) काबु बाहिरको परिस्थिति बाहेक पूर्ण वा आंशिक रूपमा निर्माण कार्य बन्द भएको कारणले भएको क्षति ।
- (८) आनुसांगिक वा अप्रत्यक्ष आर्थिक दायित्व सम्बन्धी क्षति ।

६. **बीमाको अवधि:** यस बीमालेखको अवधि, परियोजनाकोको शुरुवात भए देखि हस्तान्तरण नहुन्जेलसम्मको हुनेछ ।

(१) निर्धारित बीमालेखको अवधिभित्र निर्माण कार्य सम्पन्न नभएमा बीमितले बीमादर तालिकामा उल्लेखित अतिरिक्त थप बीमाशुल्क तिरी बीमालेखको अवधि थप गर्न सक्नेछ ।

७. **त्रुटी सच्याउने अवधि :** परियोजना अवधि वा बीमा अवधिमध्ये जुन पहिले समाप्त हुन्छ सो मितिबाट बीमालेखमा उल्लेख भए बमोजिम स्वतः त्रुटी सच्याउने अवधि शुरु हुनेछ ।

८. बीमाका शर्तहरू:

- (१) बीमितले झुटो, गलत विवरण दिएमा वा जालसाजीपूर्ण दाबी गरेमा वा बीमालेखको शर्तहरू उल्लंघन गरेमा बीमकले दाबी भुक्तानी गर्नेछैन।
- (२) बीमा गरेको सम्पत्तिको कुनै कारणले क्षति भएमा तुरुन्तै बीमकलाई तथा अपराधिक क्रियाकलाप भएको रहेछ भने नजिकको प्रहरी कार्यालयमा समेत खबर गर्नु पर्नेछ।
- (३) बीमितले परियोजना स्थलमा हुन सक्ने हानि, नोक्सानी वा दायित्वबाट बच्नका लागि आवश्यक पूर्व सावधानीका क्रियाकलापहरूको पालना गर्नु पर्नेछ।
- (४) परियोजना स्थलमा भएका सम्पत्तिको पूरा मूल्यको बीमा गर्नु पर्नेछ, कम मूल्य राखी बीमा गरेमा सोही अनुपातमा रकम घटाएर मात्र बीमकले दाबी भुक्तानी गर्नेछ।
- (५) बीमकले दाबी भुक्तानी वापत प्रदान गर्ने रकममा पाँच प्रतिशत वा न्यूनतम रु.५ हजार जुन बढी हुन्छ सो रकम कटौती गरेर बीमितलाई भुक्तानी गर्नेछ, तर तेस्रो पक्षको मानवीय मृत्यु र उपचार खर्चको दाबी भुक्तानीमा रकम कटौती गर्ने छैन।
- (६) बीमा अवधि बाँकी हुँदै निर्माण कार्य सम्पन्न भएमा बाँकी अवधिको बीमाशुल्क बीमकले फिर्ता गर्नेछैन।
- (७) एउटै परियोजनालाई टुक्र्याएर छुट्टा छुट्टै बीमा गर्न पाइने छैन।
- (८) परियोजना अन्तर्गत रक्षावरण गरिने भौतिक क्षति र तेस्रो पक्ष क्षतिको बीमादर एउटै हुनेछ।
- (९) यो लघुबीमालेख जारी गर्दा बहुवर्षीय योजना सहित बीमाङ्क रकम ५० लाख नाघ्ने गरी बीमा गर्न पाइने छैन।
- (१०) बीमितले क्षति वा नोक्सानी भएको सम्पत्तिलाई सुरक्षित राख्नु पर्नेछ र बीमकद्वारा नियुक्त गरिएको सर्भेयर वा प्रतिनिधिलाई निरीक्षण गराउन सहजीकरण गर्नु पर्नेछ।
- (११) हराएको सम्पत्ति बल प्रयोग गरेर वा प्रमाण देखिने प्रकृतिको भए मात्र दाबी भुक्तानी योग्य हुनेछ।
- (१२) क्षति वा नोक्सानीको स्तरलाई न्यूनतम बनाउन बीमितले आफ्नो क्षमता अनुरूपको कदम चाल्नु पर्नेछ।
- (१३) बीमक तथा बीमितले बीमालेखको एक एक प्रति आफूसंग राख्नुपर्नेछ।

९. बीमा दाबी प्रक्रिया: (१) बीमकलाई कुनै सूचनाको माध्यमबाट तुरुन्त खबर गर्नु पर्नेछ।

- (२) बीमकले क्षतिको मुल्याङ्कनका लागि आवश्यकता अनुसार सर्भेयर खटाउनेछ।
- (३) बीमकले माग गरेको सम्पूर्ण जानकारी र कागजी प्रमाण बीमितले उपलब्ध गराउनु पर्नेछ।
- (४) सर्भेयरले क्षतिको मुल्याङ्कन गरी दाबीयोग्य क्षतिपूर्ति रकमको विवरण बीमकलाई उपलब्ध गराउनेछ।
- (५) आवश्यक कागजात प्राप्त भएपछि बीमकले ७ कार्यदिनभित्र बीमितको बैंक खातामा दाबी रकम उपलब्ध गराउनु पर्नेछ।

१०. उजुरी सम्बन्धी व्यवस्था : दाबी भुक्तानी सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सकिनेछ।**बीमालेखको तालिका**

बीमकको कोड:	बीमालेख नम्बर
बीमालेख जारी भएको शाखाको कोड:	बीमा प्रारम्भ मिति र समय:
<u>बीमा अभिकर्ताको</u>	बीमा समाप्ति मिति र समय:
नाम:	बीमाशुल्क रसिदको नम्बर/ मिति र समय:
इजाजतपत्र नम्बर:	
<u>बीमितको</u>	सम्झौताको शीर्षक :.....
नाम थर:	सम्झौताको नं. :.....
ठेगाना:	निर्माणस्थल रहेको स्थान:
सम्पर्क नम्बर:	निर्माणस्थलमा रहेका सामग्रीको विवरण... ..
दर्ता नं.	
<u>प्रस्तावको</u> (बीमित र प्रस्तावक फरक भएमा)	भौतिक क्षतिको बीमांक रकम रु.....
नाम थर:	तेस्रो पक्ष क्षतिको बीमांक रकम रु.....
ठेगाना:	
सम्पर्क नम्बर:	
बीमित र प्रस्तावक फरक भए प्रस्तावकको नाम:	

परियोजनाको शुरु मिति:.... ..	अन्तिम मिति:.... ..
त्रुटि सच्याउने मिति:	अन्तिम मिति:.... ..
बीमादर:	सम्पत्ति सम्बन्धी अन्य विवरण:
प्रस्ताव मिति:	
जम्मा बीमाङ्क रकम (भौतिक पक्षको क्षति वापत बीमांक र तेस्रो पक्ष बीमांक)	
अंकमा: (क)	
अक्षरमा:.... ..	
बीमादर:	 (ख)
बीमाशुल्क:	(क) x (ख) % =... .. (ग)
प्रत्यक्ष छुट (यदि अभिकर्ता प्रयोग नगरी बीमा गरिएको भएमा)	(ग) x २.५ % = (घ)
छुट पश्चातको बीमा शुल्क:	(ग) - (घ) = (ङ)
मुल्क अभिवृद्धि कर रकम:	(ङ) x १३ % = (च)
टिकट दस्तुर:	 (छ)
कुल बीमा शुल्क रकम:	(ङ)+(च)+(छ)= (ज)

मिति:

जाँच्ने:

(आधिकारिक हस्ताक्षर)

नाम/पद:

प्रस्ताव फाराम (ग्राहक पहिचान विवरण सहित)

हालसालै खिचेको
बीमितको फोटो

बीमालेखको नाम:

१. बीमित संस्थाको नाम:

संस्थाको नाम:..... पूरा ठेगाना:.....

फोन नं.:..... ईमेल: (भएमा) :

संस्था दर्ता नं स्थायी लेखा नं

पेशा/व्यवसाय/कारोबारको विवरण:

द्रष्टव्य: यदि बीमित र प्रस्तावक फरक भएमा दुवैको अलग अलग विवरण उल्लेख गर्नु पर्नेछ ।प्रस्तावक (भएमा) को विवरण:

नामथर:..... प्रदेश:..... जिल्ला:..... गाँउपालिका/नगरपालिका:.....

वडा नं..... टोल:..... घर नं. (भएमा) : मोबाइल नं.:

ईमेल: (भएमा) : पेशा/व्यवसाय /कारोबारको विवरण (भएमा) :

२. परियोजनाको विवरण:

बीमा गरिने परियोजना.....

परियोजना रहेको स्थान: प्रदेश:..... जिल्ला:..... गाँउपालिका/नगरपालिका:.....

वडा नं..... टोल:..... कित्ता नं. : घर नं. (भएमा) :

चार किल्ला:

पूर्व:..... पश्चिम:.....

उत्तर:..... दक्षिण:.....

सम्पत्तिको प्रकार:

परियोजना भित्रका वा अन्तर्गतका सामग्रीको विवरण (बीमांक रकम सहित).....

.....

.....

सम्पत्ति धितोबन्धक राखेको भए धितो बन्धक लिने संस्थाको नाम/ठेगाना:

.....

सम्पत्ति सम्बन्धी अन्य विवरण:

.....

३. बीमाको अवधि:

मिति:

समय: देखि..... सम्म (कूल..... महिना..... दिन)

४. यस अघि यसै प्रकृतिको बीमा गरी बीमा दावी लिनु भएको थियो? थियो भने उल्लेख गर्नुहोस् ।

.....

५. यस प्रस्ताव फाराममा माथि उल्लेख गरिएका बाहेक छुट हुन गएका केही विवरणहरू छन् भने उल्लेख गर्नुहोस् ।

.....

६. नजिकको सीमा चिन्ह:



७. उद्घोषण:

म/ हामी..... यस प्रस्तावद्वारा घोषणा गर्दछौं की यस प्रस्ताव फाराममा उल्लेख गरिएका तथ्य, विवरण, सूचना तथा जानकारी लुकाए छिपाएको छैन। कुनै तथ्य, विवरण, सूचना, जानकारी तथा उत्तरहरू लुकाए छिपाएको प्रमाणित भएमा बीमालेख रद्द हुनेछ भन्ने कुरामा म/ हामी स्वीकार गर्दछु/ गर्दछौं।

बीमित/ प्रस्तावकको औठाछाप

--	--

आधिकारिक हस्ताक्षर

... ..

नाम :

पद:

मिति.....

बीमित/प्रस्तावकको हस्ताक्षर/छाप:

नोट: बीमितले सत्य तथ्य विवरण उल्लेख गरी पूरा प्रस्ताव फाराम भर्नु पर्नेछ र कुनै तथ्य, विवरण, सूचना, जानकारी तथा उत्तरहरू लुकाए छिपाएको प्रमाणित भएमा बीमालेख रद्द हुनेछ।